

२०७६ साल चैत्र १० गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू:

१. मानव संसाधन विकास केन्द्र सुर्खेतमा कार्यरत अधिकृत दशौ तहका श्री धर्मजित शाही (क.सं. १४१०६१) लाई अर्को व्यवस्था नभएसम्मका लागि सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको सचिवले प्रयोग गर्ने आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी सामाजिक विकास मन्त्रालयको सचिव पदमा कायम मुकायम मुकरर गरिएको व्यहोरा समर्थन गर्ने र सो को जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिने।
२. सुर्खेत जिल्लाको सिम्ता गाँउपालिकाको बजेडिचौरमा रहेको प्रशासनिक केन्द्र राकमको पातचौरमा सार्ने गरी मिति २०७४/११/०५ मा सम्पन्न गाँउ सभाको दुइतिहाइ बहुमतबाट निर्णय भएको देखिएको र सो निर्णयको विरुद्धमा उच्च अदालत सुर्खेतमा परेको रिट समेत सम्मानित उच्च अदालतको मिति २०७४/१२/२० को आदेशबाट खारेज भएको देखिएको हुँदा गाँउ सभाको उक्त निर्णय अनुसार प्रशासनिक केन्द्र सार्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा (३) बमोजिम नेपाल सरकार समक्ष पठाउने।
३. प्रदेशको राजधानीको रूपमा रहेको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको बढ्दो सहरिकरण व्यवस्थापन तथा सहरी सौन्दर्यका संरचनाहरू खरिद तथा निर्माणका लागि देहायबमोजिम गर्ने:
 - (१) सडक बत्ती तथा ट्राफिक लाइट व्यवस्थापनको सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्णाली उज्यालो कार्यक्रममा विनियोजित बजेटबाट आवश्यक व्यवस्था गर्ने।
 - (२) विपद् व्यवस्थापनको कार्यक्षेत्र आन्तरिक मामिला तथा कानून मन्त्रालयको रहेको हुँदा सो मन्त्रालयले विनियोजित बजेटबाट दमकल खरिद सम्बन्धमा आवश्यक व्यवस्था गर्ने।
 - (३) खानेपानी भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भएकोले सो मन्त्रालयले विनियोजित बजेटबाट पानी ट्याङ्कर खरिद सम्बन्धमा आवश्यक व्यवस्था गर्ने।
४. हाल विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (Covid-19) को सम्भावित संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्न देहायबमोजिम गर्ने:
 - (क) आन्तरिक मामिला तथा कानून मन्त्रालयले तत्काल विपद् व्यवस्थापन कोष खडा गरी सो कोषमा हाललाई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट दशकरोड रुपैया उपलब्ध गराउने।
 - (ख) कोषमा उपलब्ध रकमबाट कर्णाली प्रदेश भित्रका सबै जिल्लाहरूमा जिल्ला विपद् व्यवस्थापन समितिलाई पचास लाख रुपैयाँका दरले उपलब्ध गराउने।
५. कर्णाली प्रदेशमा कार्यरत कर्मचारी/चिकित्सकहरूको सेवा सुविधा सम्बन्धी व्यवस्था, २०७६ मा संशोधन तथा थप स्पष्ट गर्ने।
६. हाल विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) को संभावित संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण कार्यमा खटिने कर्णाली प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई संघीय सरकारले तोकेको मापदण्ड अनुरूपको सेवा सुविधामा दोहोरो नपर्ने गरी कर्णाली प्रदेश सरकारले सो मापदण्ड अनुरूपको सेवा सुविधा उपलब्ध गराउने।
७. कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउनको लागि कर्णाली प्रदेश सरकारका प्रमुख सचिवको संयोजकत्वमा देहाय बमोजिमको कार्यकारी समिति गठन गर्ने:

(क) प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	-संयोजक
(ख) सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	-सदस्य
(ग) सचिव (कानून), मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	-सदस्य
(घ) सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय	-सदस्य
(ङ) सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय	- सदस्य
(च) सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय	- सदस्य
(छ) सचिव, सामाजिक विकास मन्त्रालय	- सदस्य
(ज) निर्देशक, स्वास्थ्य सेवा निर्देशनालय	- सदस्य
(झ) प्रदेश लेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक कार्यालय	- सदस्य

द्रष्टव्यः निर्णयसगँ सम्बन्धित अन्य थप विवरणहरु आवश्यक परेमा संबन्धित मन्त्रालयबाटै उपलब्ध हुनेछ ।